



श्री इन्वेस्टमेन्ट एण्ड फाइनान्स कं. लि.
Shree Investment and Finance Co. Ltd.

नेपाल राष्ट्र बैंकबाट "ग" वर्गको इजाजत पत्र प्राप्त संस्था

निवेदन फारम
Application Form

Date
(मिति)

D	D	M	M	Y	Y	Y	Y
---	---	---	---	---	---	---	---

वचत / मुद्दती (नयाँ / नविकरण) / क्रमिक / रेमिटेन्स / चल्ती /
(साविक ग्राहकको हकमा मात्र लागू हुने)

_____ Branch (शाखा)

मेरो/हाम्रो त्यहाँ रहेको खाता नं. A/c No for Debit instruction	<input type="text"/>	बाट रु.	<input type="text"/>
रकमान्तर गरी खाता खोलिदिनु हुन अनुरोध गर्दछु/गर्दछौं ।			
Amount in words: (अक्षरेपी)		
Name: (नाम)		
Address: (ठेगाना)		
Father/Husband's Name: (पिता / पतिको नाम)		
Guardian's Name (In case of minor): संरक्षकको नाम (नाबालकको हकमा)	Relation नाता
Nominee's Name: (ईच्छाइएको व्यक्तिको नाम)	Relation नाता
Period (अवधि)	<input type="text"/>	Interest Rate (ब्याजदर)	<input type="text"/>
Interest Payment Frequency: (ब्याज भुक्तानी तरिका)	<input type="checkbox"/> Monthly (मासिक)	<input type="checkbox"/> Quaterly (त्रैमासिक)	<input type="checkbox"/> Half-yearly (अर्ध-वार्षिक)
	<input type="checkbox"/> Yearly (वार्षिक)	<input type="checkbox"/> At maturity (एक मुष्ट)	
(मुद्दतीको लागि अनिवार्य)			

Terms & Conditions (शर्त बन्देजहरु):

- The laws and regulations of Nepal and customs and procedures common in banks/FIs in Nepal will apply to and govern the conduct of accounts opened with the banks/FIs. (खाता संचालन प्रचलित नेपाल कानून, नियम, निर्देशन तथा बैकिङ्ग प्रचलन अन्तर्गत हुनेछ ।)
- The account holders can only withdraw sums up to 90% of the deposited amount as loan by paying additional% interest on coupon rate. (खातावालाले जम्मा गरेको रकमबाट ९०% (नब्बे प्रतिशत) सम्म कर्जाको रूपमा फिक्न पाउने छ, साथै मुद्दती रसिदको ब्याज मा थप% ब्याजदर जोडिने छ ।)
- I/We hereby declare that the transacted amount earning is not of any illegal source affiliated to terrorism, drug, smuggling, human trafficking & united crime. (मैले/हामीले यस फाइनान्स कम्पनीमा गरेको कारोबार रकम कुनै आतंकवाद, लागू पदार्थ, मानव बेचबिखन र संगठित अपराध लगायतका अवैध स्रोतबाट आर्जन भएको होइन भनी स्वयं घोषणा गर्दछु/गर्दछौं ।)
- Incase of double or over payment by any reason company can recover such amount by debiting my/our account or from other property with interest. (कुनै कारणबाट दोहोरो वा बढी भुक्तानी हुन गएको खण्डमा सो दोहोरो वा बढी भुक्तानी भएको रकम मेरो/हाम्रो खाताबाट खर्च लेखी वा अन्य सम्पत्तिबाट ब्याज सहित कम्पनीले असुलउपर गर्न सक्नेछ ।)

Stamp

--

.....
Signature
(दस्तखत)

Name:
(नाम)

Office use only

Acc. No.:	<input type="text"/>
Acc. Reference No.	Scheme Type:
Date of Acc. :	Maturity Date:
Rate of Interest:	Interest Posting Frequency:
..... Entered by Verified by
..... Authorized by Company Seal

HEAD OFFICE

Dilli Bazar, P.O. Box: 10717, Kathmandu, Nepal
Tel: 4522038, 4526146, 4515344, 4521779
Fax: 977-1-4521779, Email: info@shreefinance.com.np

BRANCH OFFICE

Biratnagar Tel: 021-511791 | Bhairahawa Tel: 071-576507 | Taulihawa Tel: 076-561197 | Rajahar Tel: 078-545372
Danda Tel: 078-418002 | Odari Tel: 076-410036 | Harkapur Tel: 078-403103 | Salyan Tel: 088-400115
Rukum Tel: 088-420038 | Budhanilkantha Tel: 01-4379138 | Imadol Tel: 01-5201147 | Chabahil Tel: 01-4487225